

Neh

Chapter 3

Nepali Interlinear

Reference: Nepali ERV

1
הַזָּאן שְׂעָר דֹּכָא אֶת-וַיִּבְנֶה הַכְּהֹנִים וְאֶתְיוּ הַהֲדוּל הַכֹּהֵן אֱלִישִׁיב וַיִּקָּם
भेडाको ढोका ती र-बनाए पुजारीहरूले र-उसका-दाजुभाइहरू प्रमुख पुजारी एल्याशीबले र-उठ्यो
[H6629](#) [H8179](#) [H0853](#) [H1129](#) [H3548](#) [H0251](#) [H3548](#) [H0475](#)

הַחֲנִיפִּים מִגְדָּל עָד קַדְשֹׁהוּ קַדְשֹׁהוּ הַמִּזְבֵּחַ מִגְדָּל וְעַד-יָלְדוּתוֹ וַיַּעֲמִדוּ קַדְשֹׁהוּ הַמִּזְבֵּחַ
हनन्एलको धरहरा सम्म पवित्र-गरे सयको धरहरा र-सम्म यसका-ढोकाहरू र-खडा-गरे पवित्र-गरे तिनीहरूले
[H2606](#) [H4026](#) [H5704](#) [H6942](#) [H3968](#) [H4026](#) [H5704](#) [H5975](#) [H6942](#) [H1992](#)

ס

एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोका + 3:1 भेडा ढोका यरूशलेम प्रवेश द्वारको एक ढोकाको नाउँ। फेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हननेलको बुर्जासम्म समर्पण गरे।

2
בֶּן-זְכוּר בְּנֵה יָדוֹ וְעַל-ס יָרְחוֹ אֲנָשִׁי בְּנוֹ יָדוֹ וְעַל-
छोरा जक्कूरले बनायो हातले र-यसको-छेउमा — यरीहोका मानिसहरूले बनाए हातले र-यसको-छेउमा
[H2139](#) [H1129](#) [H3027](#) [H3405](#) [H0376](#) [H1129](#) [H3027](#)

ס : אֲמָרִי
— इम्रीको
[H0566](#)

यरीहोका मानिसहरूले पर्खालको अर्को भाग उसको छेउमा बनाए, अनि इम्रीका छोरा जक्कूरले तिनीहरू छेउको पर्खालको अर्को भाग बनाए।

3
יָלְדוּתוֹ וַיַּעֲמִדוּ קַדְשֹׁהוּ הַמִּזְבֵּחַ קַדְשֹׁהוּ הַמִּזְבֵּחַ בְּנֵי הַהֲדוּל שְׂעָר וְאֶת-
यसका-ढोकाहरू र-खडा-गरे ढलान-बसाले तिनीहरूले सनाहका सन्तानहरूले बनाए माछाको ढोका र-ती
[H5975](#) [H1992](#) [H5570](#) [H1129](#) [H1709](#) [H8179](#) [H0853](#)

ס : וּבְרִיחָיו : מְנַעֲוֵלָיו
— र-यसका-छेक्नीहरू यसका-तालाहरू
[H1280](#) [H4514](#)

हस्सनाका छोराहरूले माछा ढोका बनाए। तिनीहरूले त्यसका बीमहरू बनाए अनि त्यसका ढोकामा चुकुलहरू अनि बारहरू लगाए।

4
ס הַקִּיּוֹן בֶּן-אֲרִיָּה בֶּן-מִרְמוֹת הַחֲזִיק יָרָם וְעַל-
— हक्कोजको छोरा उरियाहको छोरा मरेमोतले मर्मत-गर्यो हातले र-तिनीहरूको-छेउमा
[H6976](#) [H4822](#) [H2388](#) [H3027](#)

ס מְשִׁיבֵלָה בֶּן-בְּרֵכְיָה בֶּן-מְשֻׁלָּם הַחֲזִיק יָרָם וְעַל-
— मशेजबेलको छोरा बेरेक्याहको छोरा मशुल्लामले मर्मत-गर्यो हातले र-तिनीहरूको-छेउमा
[H4898](#) [H1296](#) [H4918](#) [H2388](#) [H3027](#)

ס : בְּעֵנָא : בֶּן-צָדוֹק הַחֲזִיק יָרָם וְעַל-
— बानाको छोरा सादोकले मर्मत-गर्यो हातले र-तिनीहरूको-छेउमा
[H1195](#) [H6659](#) [H2388](#) [H3027](#)

तिनीहरूको छेउमा अर्को हक्कोसका छोरा उरियाहका छोरा मरेमोतले पर्खालको अर्को अंशको मर्मत गरे। तिनीहरूको छेउमा अर्को मशेजेबेलका छोरा बेरेक्याहका छोरा मशुल्लामले मर्मत गरे। अनि तिनीहरूको छेउमा अर्को बानाका छोरा, सादोकले मर्मत गरे।

5	ועל- ר-तिनीहरूको-छेउमा	ידם हातले	החזיקו मर्मत-गरे	התקועים तकोवाहरूले	ואריריהם र-तिनीहरूका-प्रतिष्ठितहरूले	לא- लगाएनन्	הביאו ल्याएनन्	צנרם तिनीहरूको-घाँटी
		H3027	H2388	H8621	H0117	H3808	H0935	

כעבודת काममा	אדניהם: तिनीहरूका-प्रभुहरूको	ס —
H5656	H0113	

तिनीहरूको छेउमा तकोका मानिसहरूले मर्मत गरे तर तिनीहरूका अग्रजहरूले राज्यपालहरूका निम्ती काम गर्न अस्वीकार गरे।

6	ואת- र-ती	שער ढोका	הישנה पुरानो	החזיקו मर्मत-गरे	יוודע योयादाले	בן- छोरा	פסח पासेहको	ומשלם र-मशुल्लमले	בן- छोरा	בסודיה बसोद्याहको	המה तिनीहरूले
	H0853	H8179	H3465	H2388	H3111		H6454	H4918		H1152	H1992

קרונה ढलान-बसाले	וישמירו र-खडा-गरे	רלתתיו यसका-ढोकाहरू	ומנעלו र-यसका-तालाहरू	ובריחו: र-यसका-छेक्नीहरू	ס —
H5975			H4514	H1280	

पासेहका छोरा योयादा अनि बसोदयाहका छोरा मशुल्लमले पुरानो ढोका मर्मत गरे। तिनीहरूले यसको छप्पर मर्मत गरे ती ढोकाहरूमा चुकुल अनि बारहरू लगाए।

7	ועל- र-तिनीहरूको-छेउमा	ידם हातले	החזיק मर्मत-गर्यो	מלתיה मलत्याहले	הנבעני गिब्योनी	וירון र-यादोनले	המרונתי मेरोनोती	אנשי मानिसहरूले	גביון गिब्योनको
		H3027	H2388	H4424	H1393	H3036	H4824	H0376	H1391

והמצפה र-मिज्पाहको	לכתא सिंहासनको-लागि	פחת राज्यपालको	עבר पारिको	הנהר: नदीको	ס —
H4709	H3678	H6346	H5676	H5104	

तिनीहरूको छेउमा गिबोनी मलत्याह अनि मेरोनोती यादानले गिबोनका मानिसहरू अनि नदी यूफ्रटेस प्रदेश पश्चिम प्रदेशको राज्यपाल अधिकारमा मिसपाका मानिसहरू सहित मर्मत गरे।

8	על- यसको-छेउमा	ידו हातले	החזיק मर्मत-गर्यो	עזאל उज्जीएलले	בן- छोरा	הרהיה हर्हयाहको	צורפים सुनारहरूले	ועל- र-यसको-छेउमा	ידו हातले
		H3027	H2388	H5816		H2736	H6884		H3027

החזיק मर्मत-गर्यो	בן- छोरा	הקקיים अत्तर-बनाउनेहरूको	ויעזבו र-तिनीहरूले-छोडे	ירושלם यरूशलेमलाई	ער सम्म	החומה पर्खाल	הרחבה: चौडो
H2388		H7546		H3389	H5704	H2346	H7342

ס
—

उसको छेउमा सुनार + 3:8 सुनार त्यो व्यक्ति जसले सुनका चीजहरू बनाउँछन्। हर्हयाहका छोरा उज्जीएलले, मर्मत गरे। अनि उसको छेउमा हनन्याह, एकजना अत्तर बनाउनेले मर्मत गरे। अनि तिनीहरूले यरूशलेमको चौडा पर्खालको भाग पुनःनिर्माण गरे।

9	ועל- र-तिनीहरूको-छेउमा	ידם हातले	החזיק मर्मत-गर्यो	רפיה रपायाहले	בן- छोरा	חור हूरको	שר शासक	חצי आधा	פלה जिल्ला	ירושלם: यरूशलेमको	ס —
		H3027	H2388	H7509		H2354	H8269	H2677	H6418	H3389	

तिनीहरूको छेउमा हूरका छोरा रपायाह यरूशलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे।

10	ועל- र-यसको-छेउमा	ס —	ביתו आपनी-घरको	ונגד र-सामु	הרומה हरूमाफको	בן- छोरा	ידיה यदायाहले	החזיק मर्मत-गर्यो	ידם हातले	ועל- र-तिनीहरूको-छेउमा
				H5048	H2739		H3042	H2388	H3027	

ידו हातले	החזיק मर्मत-गर्यो	חטוש हटूशले	בן- छोरा	חשבניה: हशब्न्याहको
H3027	H2388	H2407		H2813

तिनीहरूको छेउमा यदायाह, हरूमापका छोराले आफ्नै घरको सामुने मर्मत गरे। अनि तिनको छेउमा हशबियाहको छोरा हचूशले मर्मत गरे।

מִיָּאָה	מִיָּאָב	פְּתַח	בְּיָר	וְחֶשְׁבֵּל	חָרֵם	בְּיָר	מִלְכִיָּה	הַחֲזִיק	שְׁנִית	מְדָה	11
र-ती	मोआबको	राज्यपालकको	छोरा	र-हशबले	हारीमको	छोरा	मल्कियाहले	मर्मत-गर्यो	दोस्रो	अर्को-भाग	
H0853	H6355	H6355		H2815	H2766		H4441	H2388	H8145		
								ס	וּבְנוֹתָיו :	מְדָה	
								—	भट्टीहरूको	धरहरा	
									H8574	H4026	

हारीमका छोरा मल्कियाह अनि पहात-मोआबका छोरा मशूबले दोस्रो अंश अनि चूल्होको बुर्जा मर्मत गरे।

הוּא	יְרוּשָׁלַם	פְּלָח	חָצִי	שָׂר	הַלְוִיָּה	בְּיָר	שְׁלֹמֶה	הַחֲזִיק	יָדוּ	וְעַל-	12
ऊ	यरूशलेमको	जिल्ला	आधा	शासक	हल्लोहेशको	छोरा	शल्लूमले	मर्मत-गर्यो	हातले	र-यसको-छेउमा	
H1931	H3389	H6418	H2677	H8269	H3873		H7967	H2388	H3027		
									ס	וּבְנוֹתָיו :	
									—	र-उसका-छोरीहरूले	
										H1323	

तिनको छेउमा हल्लोहेशका छोरो शल्लूम यरूशलेमको आधा जिल्लाका शासकहरूले आफ्ना छोरीहरूसित मर्मत गरे।

וְיַעֲמִידוּ	בְּנוֹהוּ	הַמָּה	זָנוּחַ	וְיִשְׁבִּי	חָנוּן	הַחֲזִיק	הַיָּא	שֶׁעַר	אֵת	13
र-खडा-गरे	बनाए	तिनीहरूले	जानोहको	र-बासिन्दाहरूले	हानूनले	मर्मत-गर्यो	उपत्यकाको	ढोका	ती	
H5975	H1129	H1992	H2182	H3427	H2586	H2388	H1516	H8179	H0853	
הַשְּׂפוֹת :	שֶׁעַר	עַד	בְּחֹמֶה	אֶמְהָ	וְאַלְחָ	וּבְרִיחָיו	מִנְעֻלָּיו	יָלְדָתָיו		
फोहोरको	ढोका	सम्म	पर्खालमा	हात	र-एक-हजार	र-यसका-छेक्नीहरू	यसका-तालाहरू	यसका-ढोकाहरू		
H0830	H8179	H5704	H2346		H0505	H1280	H4514			

हानून अनि जानोहमा बस्ने मानिसहरूले बेसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्गाने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।

הוּא	בֵּית־הַכֶּרֶם	פְּלָח	שָׂר	רֶכָב	בְּיָר	מִלְכִיָּה	הַחֲזִיק	הַשְּׂפוֹת	שֶׁעַר	וְאֵת	14
उसले	बेत-हक्केरेमको	जिल्ला	शासक	रेकाबको	छोरा	मल्कियाहले	मर्मत-गर्यो	फोहोरको	ढोका	र-ती	
H1931	H1021	H6418	H8269	H7394		H4441	H2388	H0830	H8179	H0853	
									ס	וּבְרִיחָיו :	
									—	र-यसका-छेक्नीहरू	
										H1280	
										H4514	
										H5975	
										H1129	

रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्गाने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःनिर्माणगरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए।

הוּא	הַמְצַפָּה	פְּלָח	שָׂר	כָּל־חֻזָּה	בְּיָר	שְׁלֹמֶה	הַחֲזִיק	הָעֵין	שֶׁעַר	וְאֵת	15
उसले	मिज्पाहको	जिल्ला	शासक	कोल-होजेहको	छोरा	शल्लूमले	मर्मत-गर्यो	मूलको	ढोका	र-ती	
H1931	H4709	H6418	H8269	H3626		H7968	H2388		H8179	H0853	
וְאֵת	וּבְרִיחָיו	מִנְעֻלָּיו	יָלְדָתָיו	(וְיַעֲמִידוּ)	וְיַעֲמִידוּ	וְיַעֲמִידוּ	וְיַעֲמִידוּ	וְיַעֲמִידוּ	וְיַעֲמִידוּ	וְיַעֲמִידוּ	
र-ती	र-यसका-छेक्नीहरू	यसका-तालाहरू	यसका-ढोकाहरू	(र-खडा-गर्नेछ)	[र-खडा-गर्नेछ]	[र-खडा-गर्नेछ]	[र-खडा-गर्नेछ]	[र-खडा-गर्नेछ]	[र-खडा-गर्नेछ]	[र-खडा-गर्नेछ]	
H0853	H1280	H4514		H5975							
ס	דָּוִד :	מִעֵיר	הַיּוֹרְדוֹת	הַמְעֻלֹּת	וְעַד-	הַמְלָחָה	לְגֹן-	הַשְּׂלָח	בְּרֶכֶת	חֻמֹּת	
—	दाऊदको	शहरबाट	ओर्लने	भर्याङहरू	र-सम्म	राजाको	बर्गैचासम्मको	शेलाहको	पोखरीको	पर्खाल	
	H1732		H3381		H5704	H4428	H1588		H1295	H2346	

कोल-होजेका छोरा शल्लूम, मिस्या जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःनिर्माणअनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बर्गैचा छेउ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे।

16	אַחֲרָיו	הַחֲזִיק	נְחֻמָּה	בֶּן	עֲזָבוֹק	שֹׁר	חֲצִי	פְּלֵף	בֵּית-סוּר	עֶד-	נִגְדָה
	यसपछि	मर्मत-गर्यो	नहेम्याहले	छोरा	अजबूकको	शासक	आधा	जिल्ला	बेत-सूरको	सम्म	सामु
		H2388	H5166		H5802	H8269	H2677	H6418	H1049	H5704	H5048

	קַבְרֵי	דָוִד	וְעַד-	הַבְּרֻכָּה	הָעֶשְׂרִי	וְעַד	בֵּית	הַגְּבֻרִים:	ס
	चिहानहरूको	दाऊदको	र-सम्म	पोखरी	बनाइएको	र-सम्म	घर	वीरहरूको	—
	H6913	H1732	H5704	H1295	H5704	H5704		H1368	

तिनको पछि नहेम्याह अजबूका छोरा, बेत-सूरको आधा जिल्लाका शासकहरूले दाऊदको चिहान देखि पारीको स्थान कृत्तिम तलाउ अनि योद्धाहरूको छाउनीसम्म मर्मत गरे।

17	אַחֲרָיו	הַחֲזִיק	הַלְוִיִּם	רַחֻם	בֶּן	בְּנֵי	עַל-	יָדוֹ	הַחֲזִיק	חֲשַׁבְיָה	שֹׁר
	यसपछि	मर्मत-गरे	लेवीहरूले	रहूमले	छोरा	बानीको	यसको-छेउमा	हातले	मर्मत-गर्यो	हशब्ब्याहले	शासक
		H2388	H3881			H1137		H3027	H2388	H2811	H8269

	חֲצִי	פְּלֵף	קַעִילָה	לְפָלְקוֹ:	ס
	आधा	जिल्ला	कीलाहको	आफ्नो-जिल्लाको-लागि	—
	H2677	H6418	H7084	H6418	

तिनको पछि लेवीहरूले मर्मत गरे। बानीका छोरा रहूमले अनि तिनको छेउमा हशाबियाह कोलाका आधा जिल्लाका शासकहरूले उसको जिल्लाको निम्ति मर्मत गरे।

18	אַחֲרָיו	הַחֲזִיק	אַחִיהֶם	בֶּן	בְּנֵי	הַנָּדָר	שֹׁר	פְּלֵף	קַעִילָה:
	यसपछि	मर्मत-गरे	तिनीहरूका-दाजुभाइहरूले	छोरा	बव्वाईले	हेनादादको	शासक	जिल्ला	कीलाहको
		H2388	H0251		H0942	H2582	H8269	H6418	H7084

ס
—

तिनको पछि तिनीहरूका भाइहरूले मर्मत गरे। हेनादादका छोरा बिद्युईले, कोलाका आधा जिल्लाका शासकले।

19	וַיַּחֲזֵק	עַל-	יָדוֹ	עֲזָר	בֶּן	יֵשׁוּעַ	שֹׁר	הַמְצַפָּה	מַדְּהָ	שְׁנֵי	מִנְבָּט
	र-मर्मत-गर्यो	यसको-छेउमा	हातले	एजेरले	छोरा	येशूआको	शासक	मिज्पाहको	अर्को-भाग	दोस्रो	सामुबाट
	H2388		H3027	H5829		H3442	H8269	H4709		H8145	H5048

	עֵלָת	הַנִּשְׁק	הַמְקָצֵעַ:	ס
	चढाई	हतियारको	कुनासम्म	—
	H5927	H5402	H4740	

अनि तिनको छेउमा येशूआका छोरा एजेर मिसपाका शासकहरूले शस्त्रगार चढने ठाँउ पारी अर्को अंश देखि कोण ढिस्कासम्म मर्मत गरे।

20	אַחֲרָיו	הַחֲזִיק	בָּרוֹךְ	בֶּן	זְבִי	(זְבִי)	מַדְּהָ	שְׁנֵי	מִן-	הַמְקָצֵעַ
	यसपछि	मर्मत-गर्यो	बारूकले	छोरा	[जब्बी]	(जक्काईको)	अर्को-भाग	दोस्रो	देखि	कुनासम्म
		H2388	H1263		H2079	H2140		H8145		H4740

	עֶד-	בֵּית	אֱלִישָׁב	הַכֹּהֵן	הַגָּדוֹל:	ס
	सम्म	घर	एल्याशीबको	पुजारी	प्रमुखको	—
	H5704		H0475	H3548		

तिनको छेउमा जब्बैका छोरा बारूकले कठिन परिश्रम गरे अनि प्रधान पूजाहारी एल्याशीबको मन्दिरको ढोकासम्म मर्मत गरे।

21	אַחֲרָיו	הַחֲזִיק	מְרֻמֹּת	בֶּן	אוּרִיָּה	בֶּן	מַדְּהָ	שְׁנֵי	מִן-	בֵּית
	यसपछि	मर्मत-गर्यो	मेरेमोतले	छोरा	उरियाहको	छोरा	अर्को-भाग	दोस्रो	ढोकादेखि	घर
		H2388	H4822					H8145	H6607	H5704

	אֱלִישָׁב	וְעַד-	תְּכֵלֵת	בֵּית	אֱלִישָׁב:	ס
	एल्याशीबको	र-सम्म	अन्त्य	घर	एल्याशीबको	—
	H0475	H5704	H8503		H0475	

तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरेमोतले एल्याशीबको मन्दिरको ढोका देखि एल्याशीबको मन्दिरको अखदिरीसम्म मर्मत गरे।

पूजाहारीहरूले अश्व-मल-ढोका माथि प्रत्येकले आफ्नो घरको सामुन्ने मर्मत गरे।

שְׁמֵעִיה शमर्याहले H8098	הַחֲזִיק मर्मत-गर्यो H2388	אַחֲרָיו र-यसपछि	—	בֵּיתוֹ आफ्नो-घरको	נֶגֶד सामु H5048	אָמַר इमेरको H0564	בֶּן छोरा	צָדוֹק सादोकले H6659	הַחֲזִיק मर्मत-गर्यो H2388	אַחֲרָיו यसपछि	29
					ס — H4217	הַמְזוֹרָח: पूर्वीको H4217	שָׁעַר ढोका H8179	שָׁמַר रक्षक H8104	שְׁכֵנָּה शकन्याहको H7935	בֶּן छोरा	

तिनीहरूको छेउमा हमेरका छोरा सादोकले आफ्नो घरको सामुन्ने मर्मत गरे। तिनीहरूको पछि शकन्याहको छोरा शमायाहले मर्मत गरे जसले पूर्व द्वारको रक्षा गर्थे तिनले मर्मत गरे।

הַשָּׂשִׁי छैटौं H8345	צִלָּף सालाफको H6764	בֶּן छोरा	וַחֲנוּן र-हानूनले H2586	שְׁלֵמְיָה शेलेम्याहको H8018	בֶּן छोरा	חֲנַנְיָה हनन्याहले	הַחֲזִיק मर्मत-गर्यो H2388	(אַחֲרָיו) (यसपछि)	אַחֲרָיו [यसपछि]	30	
ס — H5393	נִשְׁכָּתוֹ: आफ्नो-कोठाको	נֶגֶד सामु H5048	בְּרַכְיָה बेरेक्याहको H1296	בֶּן छोरा	מְשֻׁלָּם मशुल्लामले H4918	הַחֲזִיק मर्मत-गर्यो H2388	אַחֲרָיו यसपछि	ס — H8145	שָׁנִי दोस्रो	מִדְּבָה अर्को-भाग	

तिनीको पछि शेलेम्याहका छोरा हनन्याह र सालाबका जन्तरे छोरा हानन्याहले अर्को अंश मर्मत गरे। तिनको पछि बेरेकियाका छोरा मशुल्लामले उसको घरको सामुन्ने मर्मत गरे।

הַנְּתִיבִים मन्दिरका-दासहरूको H5411	בֵּית घर	עֶד- सम्म H5704	הַצֹּרְפִי सुनारको H6885	בֶּן छोरा	מַלְכִּיָּה मल्कियाहले H4441	הַחֲזִיק मर्मत-गर्यो H2388	(אַחֲרָיו) (यसपछि)	אַחֲרָיו [यसपछि]	31
		הַפְּנָה: कुनाको H6438	עֲלִית माथिल्लो-कोठा H5944	וְעַד र-सम्म H5704	הַמְּפָקֵד गार्दको H4663	שָׁעַר ढोका H8179	נֶגֶד सामु H5048	וְהַרְכָּלִים र-व्यापारीहरूको H7402	

तिनको पछि मल्किया, सुनारले मन्दिरको सेवकहरू अनि व्यापारीका घरहरूसम्म माथिल्लो कोठाको कुनासम्म मर्मत गरे।

פ — H7402	וְהַרְכָּלִים: र-व्यापारीहरूले	הַצֹּרְפִים सुनारहरूले H6884	הַחֲזִיקוּ मर्मत-गरे H2388	הַצֵּאן भेडाको H6629	לְשַׁעַר सम्म-ढोका H8179	הַפְּנָה कुनाको H6438	עֲלִית माथिल्लो-कोठा H5944	וּבֵין र-बीचमा H0996	32
---------------------------------	-----------------------------------	--	--	--	--	---	--	--	----

अनि कुनाको माथिल्लो कोठा र भेडा-ढोकाको माझ सुनार र व्यापारीहरूले मर्मत गरे।